



प्राथीभरा याड्वरक गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी  
रहि पारिएको कर्तव्य  
त्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५  
जारी गरिएँछ।

गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत मिति:- २०७५.१०.१०

१. नेपाल लाप्त र लाप्त  
क. यस बैठकमा जल विद्युत अन्वयन बाटुलालीमा बराहमा प्राविधिक  
त्यवस्थापन सम्बन्धी कार्यविधि "२०७४" सम्झौता रही  
ख. यो कार्यविधि अन्वयिकाले विवेचि गरिएँ तापामुख तुम्हा।

२. विभिन्न विषय लाप्त प्रसंगले अर्को ऊच नलाग्नी लाप्त कार्यपालिका-  
क. "आधिक" भन्नाले गाउँपालिकामा अन्वयन राख्नु पर्दछ।  
ख. "एक" भन्नाले उच्चतमो विवर अन्वयन राख्नु पर्दछ।  
ग. "कार्यालय" भन्नाले वर्ती वार्ता विवर अन्वयन प्राविधिक कर्मचारी  
त्यवस्थापन सम्बन्धी कार्यविधि "२०७४" सम्झौता रही।  
घ. "कार्यालय" भन्नाले वर्ती वार्ता विवर अन्वयन सम्झौता रही।  
इ. "प्राविधिक कर्मचारी" भन्नाले ठज अ२, नेपालियन प्राविधिक राज अन्वयन सम्झौता रही  
टप्पल्लिप अन्वयन विवर सम्झौता रही।  
ज. "सिरिंदी भन्नाले दफ्तर विवर अन्वयन गरिएँ अन्वयन तथा सूचिकाण दर्शाउन रही।

३. यस बैठकमा लाप्त हुने क्षमता र सेवा सम्बन्धी सम्झौता लाप्त राख्नु छ ऐन, नेपाल लो नफा र अन्वयन अन्वयन लाग्नीकरणहरा सेवा लायाह सम्बन्धी उच्चतमो विवर (१) नेपालियन प्राविधिक  
कर्मचारी करारमा चल प्रयोगनाले लागि यो कार्यविधि लाप्त राख्नु राख्नी रही।

### प्राथीभरा याड्वरक गाउँपालिका

(१) लाप्तालाले देखाएँ।

थेचम्बू, ताप्लेजुङ,

(२) इनिलिमिरिङ सम्बन्धी सम्झौता

(३) लाप्त उदासल अन्वयन नेपाल

(४) पश्च चालैंग अन्वयिकाण

(५) ठज सेवार्थी सम्झौतान

२०६५/०९/२५  
प्राप्ति दिन  
नेपाल लो नफा

पाथीभरा याडवरक गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी

कार्यविधि, २०७४

पाथीभरा याडवरक गाउँपालिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन यस गाउँपालिकाको लागि नेपाल सरकारले स्वीकृत गरेको कर्मचारी दरवन्दिको अधिनमा रहि प्राविधिक कर्मचारीको रिक्त पदमा करार समझौताका आधारमा सेवा करारमा लिने कार्यलाई व्यवस्थित गर्नका लागि पाथीभरा याडवरक गाउँ विधालिकाले मिति २०७५/०९/०४ मा यो कार्यविधि स्वीकृत गरी जारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भः

- क. यस कार्यविधिको नाम "पाथीभरा याडवरक गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४" रहेको छ ।  
ख. यो कार्यविधि कार्यपालिकाले निर्णय गरेको मितिबाट प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-

- क. "अध्यक्ष" भन्नाले गाउँपालिकाको अध्यक्ष सम्झनु पर्दछ ।  
ख. "ऐन" भन्नाले "स्थानीय सरकार सञ्चालन ऐन, २०७४" सम्झनु पर्दछ ।  
ग. "कार्यविधि" भन्नाले "पाथीभरा याडवरक गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४" सम्झनु पर्दछ ।  
घ. "कार्यालय" भन्नाले गाउँ कार्यपालिकाको कार्यालय सम्झनु पर्दछ ।  
ड. "प्राविधिक कर्मचारी" भन्नाले दफा ३(२) बमोजिम प्राविधिक सेवा उपलब्ध गराउने गरी व्यवस्था भएका कर्मचारी सम्झनु पर्दछ ।  
च. "समिति" भन्नाले दफा ५ बमोजिम गठित अन्तवार्ता तथा सूचिकरण समिति सम्झनु पर्दछ ।

३. कार्यविधि लागू हुने क्षेत्र र सेवा: (१) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (७) तथा स्थानीय तहमा सेवा प्रवाह सम्बन्धी व्यवस्थाको दफा १७(४) बमोजिम प्राविधिक कर्मचारी करारमा राख्ने प्रयोजनको लागि यो कार्यविधि स्वीकृत गरी लागू गरिएको छ ।  
(२) कार्यालयले देहायको सेवासँग सम्बन्धित प्राविधिक कर्मचारी यस कार्यविधि बमोजिम अवधि तोकी करारमा राख्न सक्नेछ:

- (क) इन्जिनियरिङ सेवासँग सम्बन्धित  
(ख) कृषि सेवासँग सम्बन्धित  
(ग) पशु सेवासँग सम्बन्धित  
(घ) वन सेवासँग सम्बन्धित

कृषि

(३) स्वास्थ्य सेवासँग सम्बन्धित

(४) अन्य कुनै प्राविधिक सेवासँग सम्बन्धित।



४. छनौट सम्बन्धी व्यवस्था: दफा ३ बमोजिमका प्राविधिक कर्मचारी कार्यालयले करारमा राख्ने प्रयोजनको लागि सूचिकरण तथा छनौट सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछः

(१) प्राविधिक कर्मचारीको अनुसूचि- १ बमोजिम स्वीकृत कार्य विवरण बमोजिमको पद वा सेवा क्षेत्र तथा सम्बन्धित सेवा समूहको योग्यता, पारिश्रमिक, सेवा शर्त समेत तोकी सम्बन्धित कार्यालयको सूचनापाठी, वेभसाईट तथा अन्य कुनै सार्वजनिक स्थलमा अनुसूची- २ बमोजिमको ढाँचामा कम्तीमा १५ (पन्ध) दिनको सूचना प्रकाशन गर्नुपर्नेछ ।

(२) आवेदन फारामको नमूना अनुसूची- ३ बमोजिम हुनेछ । आवेदन दस्तुर गाउँपालिकाबाट निर्धारण भए बमोजिम हुनेछ ।

(३) उपदफा (२) बमोजिम पर्न आएका आवेदनहरु देहायको आधारमा दफा ५ को समितिले मूल्याङ्कन गरी सुचिकृत गर्नुपर्नेछ :

क. शैक्षिक योग्यता वापत - ६० (साठी) अंक, (विशिष्ट श्रेणी वापत ६०, प्रथम श्रेणी वापत ५५, दृढितीय श्रेणी वापत ५०, तृतीय श्रेणी वापत ४५, (विभुवन विश्वविद्यालयको अंक गणनाका आधारमा) ।

ख. कार्य अनुभव वापत - १० (दश) अंक (प्रति वर्ष २ अंकको दरले, प्रमाणित विवरण संलग्न भएको हुनुपर्ने) ।

ग. स्थानीय बासिन्दालाई देहाय बमोजिम - १० (दश) अंक

१. पाथीभरा याडवरक गाउँपालिकाको बासिन्दा भएमा - १० अंक

२. ताप्लेजुड जिल्लाको बासिन्दा भएमा - ५ अंक

घ. अन्तर्वार्तामा अधिकतम २० अंक । यस अनुसार अंक प्रदान गर्दा न्युनतम ८ (आठ) र अधिकतम १४ (चौध) को सीमाभित्र रही प्रदान गर्नुपर्नेछ ।

(४) उपदफा (१) बमोजिम आवेदन माग गर्दा प्राविधिक कार्य (इन्जिनियरिंग, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स) प्राप्त गरेका व्यक्तिले मात्र आवेदन दिन सक्नेछन् ।

५. अन्तर्वार्ता र सूचिकरण समिति: माग पद संख्याका आधारमा कार्यविधिको दफा (४) को उपदफा

(३) बमोजिम उच्चतम अंक प्राप्त गरेका उम्मेदवारलाई प्रारम्भिक छनौट गर्न र अन्तर्वार्ता समेत लिई सूचिकरणको सिफारिस गर्न देहायको अन्तर्वार्ता तथा सूचिकरण समिति रहनेछः

(क) प्रमुख प्रशासकीय अधिकृत - संयोजक

(ख) अध्यक्ष वा प्रमुखले तोकेको विषय विज्ञको रूपमा

सरकारी सेवाको अधिकृतस्तरको कर्मचारी - सदस्य

(ग) गाउँपालिकाको विषयगत शाखा प्रमुख - सदस्य

६. सूचिकरणको विवरण प्रकाशन गर्ने : (१) दफा ४ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरु दफा ५ बमोजिमको समितिको सिफारिसको आधारमा कार्यालयले उम्मेदवारहरुको रोल नम्बर, नाम थर, ठेगाना, काम गर्ने तोकिएको शाखा आदि समेत उल्लेख गरी योग्यताक्रम अनुसार सूचिकरणको विवरण प्रकाशन गर्नेछ ।

(२) उपदफा (१) बमोजिम सूचिकरण प्रकाशन गर्दा पद संख्या भन्दा दोब्बर संख्यामा वैकल्पिक उम्मेदवारको सूची समेत प्रकाशन गर्नुपर्नेछ र सिफारिश भएका उम्मेदवारहरुको सूची सूचना पाटीमा समेत टाँस गर्नुपर्नेछ ।

तर आवेदन नै कम परेको अवस्थामा कम उम्मेदवार सूचिकरण गर्ने सकिनेछ ।

(३) उपदफा (१) बमोजिमका योग्यताक्रममा रहेका उम्मेदवारलाई छिटो सञ्चार माध्यमबाट जानकारी गराई सोको अभिलेख समेत राख्नुपर्नेछ ।

७. करार गर्ने: (१) कार्यालयले सूचिकृत गरेका मुख्य उम्मेदवारलाई ७ (सात) दिनको म्याद दिई करार गर्न सूचना दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको अवधी भित्र करार समझौता गर्ने आउने सूचिकृत उम्मेदवारसँग कार्यालयले अनुसूची - १ बमोजिमको कार्य-विवरण सहित अनुसूची - ४ बमोजिमको ढाँचामा करार गर्नुपर्नेछ । उक्त अवधी भित्र सम्पर्क राख्न नभएमा क्रमशः वैकल्पिक उम्मेदवारलाई सूचना दिई करार गर्न सकिनेछ ।

(३) उपदफा (२) बमोजिम करार गरे पश्चात अनुसूची - ५ बमोजिमको पत्र कार्यालयले प्राविधिक कर्मचारीलाई दिनुपर्नेछ ।

(४) उपदफा (२) बमोजिम कार्यालयले कार्यविवरण दिँदा विषयगत शाखा समेत तोकी काममा लगाउनु पर्नेछ ।

(५) यस कार्यविधि बमोजिम करार गर्दा सामान्यत आर्थिक वर्षको श्रावण १ (एक) देखि अर्को वर्षको असारसम्मका लागि मात्र करार गर्नु पर्नेछ । तर उक्त पदले गर्नुपर्ने काम समाप्त भएमा वा पर्याप्त नभएमा वा कार्यप्रारम्भ नै नभएको अवस्थामा स्थानीय तहले कामको बोझ र अवधी हेरी करारको अवधी घटाउन सक्नेछ ।

(६) उपदफा (५) बमोजिम एक आर्थिक वर्षको निम्नि सेवा करारमा लिएको व्यक्तिलाई पुनः अर्को वर्षको लागि सेवा करारमा लिनु परेमा पुनः परिक्षण, छनौट र शुरू करार सरह मानि समझौता गरिनेछ ।

(७) प्राविधिक कर्मचारीले स्वेच्छाले करार निरन्तरता गर्न नचाहेमा कम्तीमा १ (एक) महिना अगाडी कार्यालयमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ । यसरी जानकारी नगराई करार अन्त गरी काम छोडेमा त्यस्तो व्यक्तिलाई पुनः करारमा काम गर्ने अवसर दिईने छैन ।

(८) यस दफा विपरितको अवधी उल्लेख गरी वा करारमा उल्लेख भए भन्दा बढी रकम भुक्तानी दिएमा त्यसरी अवधी उल्लेख गर्ने वा रकम भुक्तानी गर्ने कर्मचारीको तलब भताबाट कटागरी असूल उपर गरिनेछ र विभागीय कारबाही समेत गरिनेछ ।

८. कार्य शर्त, पारिश्रमिक र अवधि (१) यस कार्यविधि बमोजिम सेवा करार समझौता गरिएका प्राविधिक कर्मचारीको मासिक पारिश्रमिक सम्बन्धित तह वा पदको शुरु तलब स्केलमा नबढ्ने गरी करार समझौतामा उल्लेख भए बमोजिम हुनेछ । स्थानीय भत्ता पाउने स्थानमा नेपाल सरकारको दररेट बमोजिम करारमा उल्लेख भए अनुसार स्थानीय भत्ता उपलब्ध गराउन सकिनेछ ।  
(२) कार्यालयले कार्य-विवरणमा उल्लेख भए बमोजिम प्रगतिको स्थलगत वा वस्तुगत प्रतिवेदनका आधारमा कार्य सम्पादन अनुसार करारमा उल्लेख गरी भ्रमण भत्ता वा फिल्ड भत्ता उपलब्ध गराउन सक्नेछ ।  
तर करार समझौतामा उल्लेख नगरिएको भए भ्रमण भत्ता, फिल्ड भत्ता वा अन्य भत्ता उपलब्ध गराउन सकिने छैन ।  
(३) कार्यालयले करारका प्राविधिक कर्मचारीको पारिश्रमिक भुक्तानी गर्दा निजले महिनाभरी गरेको कामको विवरण (Time Sheet) सहितको प्रतिवेदन तयार गर्न लगाई सम्बन्धित विषयगत शाखाको सिफारिशको आधारमा मात्र भुक्तानी गर्नु पर्नेछ ।  
(४) यस कार्यविधि बमोजिम प्राविधिक कर्मचारीले करारमा काम गरेकै आधारमा पछि कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ती हुनाका लागि कुनै पनि दाबी गर्न पाउने छैन ।  
(५) उपदफा (१) बमोजिम करार गर्दा काम शुरु गर्ने मिति र अन्त्य गर्ने मिति समेत उल्लेख गर्नुपर्नेछ । तर त्यस्तो करारको अवधी एक पटकमा १ (एक) वर्ष भन्दा बढी हुने छैन ।
९. करार समाप्ती: (१) यस कार्यविधि बमोजिम करार गरिएको पद वा दरबन्दीमा नेपालको संविधान बमोजिम कर्मचारी समायोजन भई खटिई आएमा त्यस्तो व्यक्तिको करार स्वतः अन्त्य हुनेछ ।  
(२) करार समझौता गरिएको प्राविधिक कर्मचारीको कार्य सन्तोषजनक नभएको भनि कार्यरत विषयगत शाखा वा कार्यालयले सिफारिश गरेमा अध्यक्षले आवश्यक छानविन गर्न लगाई सफाइको मौका दिई कार्यालयले जुनसुकै अवस्थामा करारबाट हटाउन सकिनेछ ।
१०. विविध: यस कार्यविधि कार्यान्वयन क्रममा थप व्यवस्था गर्नु परेमा यस कार्यविधि तथा प्रचलित कानूनसँग नबाझिने गरी गाउँपालिकाले आवश्यक निर्णय गर्न सक्नेछ ।

अनुसूची - १

(बुँदा ४.१०८ सम्बन्धित कार्यविवरणको ढाँचा)

पाठीभरा याडवरक गाउँ कार्यपालिकको कार्यालय

थेचम्बु-ताप्लेजुड

प्रदेश नं. १ नेपाल



**कार्य विवरणको नमुना:**

करारमा लेख लिखे सम्बन्धी सूचना

प्राविधिक कर्मचारीको पद नाम: यस प्रकारिति लिखिए ३०८ काम गर्नुपर्ने स्थान:

प्राविधिक कर्मचारीको नाम:

सुपरिवेक्षक: याडवरक गाउँ कार्यपालिकको लाला

प्रतिवेदन पेश गर्नुपर्ने अधिकारी: गत अम्बा गा.

**कार्य विवरण:**

१. यसका देहायको लाला योग्यता भएको प्राविधिक कर्मचारी कारारमा राख्नु चाहे अपालाले सम्बन्धी सुनिश्चित
२. प्रापालालाले यो सम्बन्धी प्राविधिक भएको भित्रले १५ (पञ्च) दिन भित्र तिनको २.०० बजेमध्ये
३. जास्त तिरेपै इसिद सहित सम्बन्धी भएको भित्रलाई सुनिश्चित समाचार यो सूचना प्रकाशित गरिएको हो ।
४. यो प्रकाशित दरखास्तको दावाका अर्थात् भित्रलाई यादिको रूपालाई समितिको उपलब्ध विवरण
५. यांचालगाउँ वा यांताङ्गाउँ बाट उपलब्ध होले ।

६. पद नाम:

रामाला

७.

२. शोधक योग्यता र अनुभव (प्राविधिक)

१. नेपाली भाषामा

२. न्यूनतम योग्यता (जस्तै नेपाल सरकारको भाष्यले प्राविधिक विवरणको लागि Civil Engineering र सामाजिक (S.S.E) र कुनै सम्बन्धित अन्यथा विभागमा उत्तमतमापनी गरिए ।

३. अनुभवको हातमा B.P उत्तीर्ण रही सम्बद्ध कार्यको कार्यस्थीति । यसको कार्य अनुभव भएको ।

४. .... कर्त्ता उत्तर पुरा भई .... कर्त्ता नामांको हुनुपर्ने ।

५. नेपाल इन्डियाइरिङ काउन्सिलका दाता भाष्यको अनुभाव ।

६. अन्य प्रचलित उत्तराधिकार अद्योतन नभएको ।

७. दरखास्तका गलती गर्नुपर्ने: उत्तराधिकारको अविवाद लिखिए, योग्यता योग्यताको अनुभित अनुसिद्धि, नेपाली भाषामा अनुभित अनुभवको प्राविधिक प्रतिलिपि, अनुभावको उत्तमतमापनी तथा प्रबन्धित अनुभावको उत्तमतमापनी विवरण जटाउने अविवाद लिखिए, कार्यपालिका दावाको अनुभाव दावाको भाष्यको अनुभाव विवरण लिखिए । पेश गरिए सबै अनुभित अनुभाव उत्तराधिकार अद्योतन द्वारा हस्ताक्षर गरी अनुमति जस्तै

(बुँदा ४.१ सँग सम्बन्धित आवेदनको ढाँचा)



पाठीभरा याङ्वरक गाउँ कार्यपालिको कार्यालय

शेचम्बु-ताप्लेजुड

प्रदेश नं.१ नेपाल

## करारमा सेवा लिने सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०७ / / )

पाठीभरा याङ्वरक गाउँपालिकाको लागी ..... (विषयगत शाखा) मा  
रहने गरी ..... (पद)

को रूपमा देहायको संख्या र योग्यता भएको प्राविधिक कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका  
नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पञ्च) दिन भित्र दिनको २:०० बजेसम्म  
राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ ।  
यसको फाराम, दरखास्त दस्तुर, कार्य-विवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण  
कार्यालयबाट वा वेबसाइट [www.yamko.gov.np](http://www.yamko.gov.np) बाट उपलब्ध हुनेछ ।

पद नाम	संख्या

## २. शैक्षिक योग्यता र अनुभव (नमुना) :

१. नेपाली नागरिक ।
  २. न्यूनतम योग्यता (जस्तै: नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट Civil Engineering मा  
स्नातक (B.E) र कुनै सम्बद्ध विषयमा विषयमा स्नातकोत्तर गरेको ।
  ३. अनुभवको हकमा B.E उतीर्ण गरी सम्बद्ध कार्यमा कम्तीमा ..... वर्षको कार्य अनुभव भएको ।
  ४. .... वर्ष उमेर पुरा भई .... वर्ष ननाधेको हुनुपर्ने ।
  ५. नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको (प्रमाणपत्र) ।
  ६. अन्य प्रचलित कानूनद्वारा अयोग्य नभएको ।
३. दरखास्तमा संलग्न गर्नुपर्ने: उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि,  
नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित  
नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि  
संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने

(बुँदा ४.२ सँग सम्बन्धित दरखास्त फारामको ढाँचा)

पाथीभरा याडवरक गाउँ कार्यपालिकाको कार्यालय

वेचम्बु, ताप्लेजुड

प्रदेश नं १, नेपाल

हालसालै खिचेको  
पासपोर्ट साइजको  
नुै मुख्याकृति देखिने  
फोटो यहाँ टास्ने र  
फोटो र फाराममा  
पर्ने गरी

करारको लागि दरखास्त फाराम

(क) वैयक्तिक विवरण

	नाम थर	(देवनागरीमा) (अंग्रेजी फूलो अक्षरमा)	जारी गर्ने जिल्ला :	लिङ्गः मिति :
	नागरिकता नं:			
	स्थायी ठेगाना क) जिल्ला घ) टोल :	ख) न.पा./गा.वि.स. ड) मार्ग/घर नं. :		
पत्राचार गर्ने ठेगाना :				ईमेल

बाबुको नाम, थर :	जन्म मिति :	(वि.सं.मा)	(इस्तिं संवत्सरा)
बाजेको नाम, थर :	हालको उमेर :	वर्ष	महिना

(ख) शैक्षिक योग्यता/तालिम (दरखास्त फाराम भरेको पदको लागि चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता/तालिम मात्र उल्लेख गर्ने)

आवश्यक न्यूनतम योग्यता	शैक्षिक योग्यता	विश्वविद्यालय/बोर्ड/तालिम दिने संस्था	शैक्षिक उपाधि/तालिम	संकाय	मेजी/प्रतिशत	मूल विषय
आवश्यक न्यूनतम योग्यता						
तालिम						

(ग) अनुभव सम्बन्धी विवरण

कार्यालय	पद	सेवा/समूह/उपसमूह	श्रेणी/तह	स्थायी/अस्थायी/कर्मचारी	देखि	सम्म	अवधि

मैले यस दरखास्तमा खुलाएका सम्पूर्ण विवरणहरु सत्य छन्। दरखास्त बुझाएको पदको सूचनाको लागि अयोग्य ठहरिने गरी कुनै सजाय पाएको छैन। कुनै कुरा ढाँट वा लुकाएको ठहरिएका प्रथमित कानून बमोजिम सहनेछु/बुझाउनेछु। उम्मेदवारले पालना गर्ने अनी प्रथमित कानून तथा यस दरखास्त फारामका पृष्ठहरुमा उल्लेखित तर्वे शर्त तथा नियमहरु पालना गर्ने मन्त्रजुर गर्दछु। साथै करारमा उल्लेखित शर्तहरु पूर्ण रूपमा पालना गर्नेछु र करारको समयमन्दा अगावै करारको अन्त्य गर्दा कम्तिमा ३ महिनाको पूर्व सूचना दिई कार्यालयमा निवेदन दिनेछु।

उम्मेदवारको ल्याए प्राप्त सहीछाप	उम्मेदवारको दस्तखत
दायाँ	दायाँ
यसको जाति/उमेर/दिनेनेछ।	मिति:

कार्यालयले भर्ने:

रसिद/भौचर नं. :	रोल नं. :
दरखास्त अस्वीकृत भए सो को कारण :	

दरखास्त रुजु गर्नेको नाम र दस्तखत:

दरखास्त स्वीकृत/अस्वीकृत गर्नेको

मिति :

दस्तखत

मिति :

दण्डव्य : दरखास्त साथ सूचनामा उल्लेखित लगायत निम्नलिखित कागजातहरु अनिवार्य रूपमा उम्मेदवार आफैले प्रमाणित गरी पेश गर्नु पर्नेछ।  
 (१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (२) समक्षता र सम्बद्ध आवश्यक पर्नेमा सो को प्रतिलिपि, (३) न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, प्राविधिक कार्य (इन्जिनियरिङ, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स)को प्रतिलिपि, तालिम र अनुभव आवश्यक पर्नेमा सो समेतको प्रतिलिपि, आदि।

(बुँदा ७.१ सँग सम्बन्धित करार समझौताको ढाँचा)

## करार समझौता

पाथीभरा याडवरक गाउँ कार्यपालिकाको कार्यालय, (यसपछि पहिलो पक्ष भनिएको) र  
.....जिल्ला, .....गाउँ  
पालिका, वडा नं. ..... बस्ने श्री  
पक्ष भनिएको) का बीच .....गाउँपालिकाको  
.....(इन्जिनियर) को कामकाज गर्न  
गराउन मिति २०७ /...../..... को निर्णय अनुसार देहायका कार्य/शर्तको अधिनमा रहि दोश्रो  
पक्षले पहिलो पक्षलाई सेवा उपलब्ध गराउन मन्जुर भएकाले यो करारको संझौता गरी एक/एक प्रति  
आपसमा बुझि लियो दियो :

१. कामकाज सम्बन्धमा : दोसो पक्षले आफुलाई तोकिएको संलग्न कार्य विवरण अनुसारको कार्य  
पहिलो पक्षले तोकेको समय र स्थानमा उपस्थित भई गर्नु पर्नेछ र आवश्यकतानुसार थप काम गर्नु  
पर्नेछ ।
२. काम गर्नु पर्ने स्थान  
पट : .....  
.....।
३. करारमा काम गरे बापत पाँउने पारिश्रमिक : प्रत्येक महिना व्यतित भएपछि, पहिलो पक्षले दोश्रो  
पक्षलाई मासिक रूपमा रु. .....(अक्षरेपी) रु.  
.....पारि  
श्रमिक उपलब्ध गराउनेछ ।
४. आचरणको पालना: दोश्रो पक्षले ...गाउँपालिकाको प्रचलित कानूनमा व्यवस्था भएका आचरण तथा  
अनुशासन सम्बन्धी व्यवस्थाहरु पालना गर्नु पर्नेछ ।
५. विदा: दोसो पक्षलाई सार्वजनिक बिदा बाहेक अन्य कुनै पनि किसिमको बिदा उपलब्ध हुने छैन ।  
साथै कार्यालयको लागि आवश्यक परेको खण्डमा बिदाको दिनमा पनि सेवा उपलब्ध गराउनु पर्नेछ ।  
यसरी सार्वजनिक बिदाको दिनमा कार्यालयमा काम लगाए बापत मासिक करार रकमको दामासाहीले  
रकम दोश्रो पक्षलाई दिइनेछ ।
६. कार्यालय सम्पत्तिको सुरक्षा: दोसो पक्षले कार्यालयको चल अचल सम्पत्तिको नोकसानी वा हिनामिना  
गरेमा सो को क्षतिपूर्ति वा हानी नोकसानीको बिगो दोश्रो पक्षले पहिलो पक्षलाई दिनु पर्नेछ ।
७. गोप्यता: दोसो पक्षले कार्यालयको कागजपत्र, जिन्सी सामान एवं गोप्य कुरा वा कागजात कुनै  
अनधिकृत व्यक्ति वा देशलाई उपलब्ध गराएको प्रमाणित भएमा दोसो पक्षलाई करारबाट हटाइ  
सोबाट भएको हानी नोकसानीको क्षितिपूर्ति दोश्रो पक्षबाट भराइनेछ र कालो सूचीमा समेत राखिनेछ ।
८. करार अवधि: यो करार २०७... .|. ....|. ....|. ....|. देखि लागु भई २०७.... असार १५  
सम्मको लागि हुनेछ ।

९. कार्यसम्पादन मूल्यांकनः पहिलो पक्षले दोस्रो पक्षको कार्य सम्पादन मूल्यांकन गर्ने र सो मूल्यांकन गर्दा सालवसाली निरन्तरता दिन उपयुक्त देखिएमा कार्यविधिको दफा ९ बमोजिम करार निश्चित अवधिको लागि थप हुन सक्नेछ ।
१०. पारिश्रमिक कट्टी र करार सेवाको शर्तको अन्त्यः दोश्रो पक्षले पहिलो पक्षलाई लगातार ७ (सात) दिन भन्दा बढी उक्त सेवा उपलब्ध नगराएमा, सन्तोषजनक सेवा दिन नसकेमा अनुपस्थित रहेको अवधिको पारिश्रमिक दामासाहिले कट्टा गरिनेछ र सो भन्दा बढी सेवा नगरेमा स्वतः यो संझौता पहिलो पक्षले रद्ध गरी अर्को व्यवस्था गर्न वाधा पर्ने छैन । दोश्रो पक्षले शारिरीक रूपमा अस्वस्थ भई वा अन्य कुनै कारणले सेवा दिन असमर्थ भएमा वा काम सन्तोषजनक नभएमा वा आचरण सम्बन्धी कुराहरु बराबर उल्लंघन गरेमा दोश्रो पक्षसंगको संझौता रद्ध गर्न सक्नेछ र निजको सट्टा अर्को व्यक्ति करारमा राखि काम लगाउन वाधा पर्ने छैन ।
११. दाबी नपुग्ने: दोश्रो पक्षले यस करार बमोजिम काम गरेकै आधारमा पछि कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ति हुनाका लागि दाबी गर्न पाउने छैन/गर्ने छैन ।
१२. प्रचलित कानून लागू हुने: यस संझौतामा उल्लेख नभएको कुरा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

गाउँपालिकाको तर्फबाट :

हस्ताक्षर :

नाम :

पद :

कार्यालयको छाप:

दोस्रो पक्ष (करार गर्ने व्यक्ति) :

हस्ताक्षर :

नाम :

ठेगाना :

मेरो उल्लेख वालो देखिएको असल्याले यस संझौतालाई सामान्य लागाउने अन्तर्भूत रहिन्नो । यसको सम्बन्ध यसको दुष्कृतिको विरुद्ध रहिन्नो ।

मेरो उल्लेख वालो देखिएको असल्याले यस संझौतालाई सामान्य लागाउने अन्तर्भूत रहिन्नो । यसको सम्बन्ध यसको दुष्कृतिको विरुद्ध रहिन्नो ।

मेरो उल्लेख वालो देखिएको असल्याले यस संझौतालाई सामान्य लागाउने अन्तर्भूत रहिन्नो । यसको सम्बन्ध यसको दुष्कृतिको विरुद्ध रहिन्नो ।

मेरो उल्लेख वालो देखिएको असल्याले यस संझौतालाई सामान्य लागाउने अन्तर्भूत रहिन्नो । यसको सम्बन्ध यसको दुष्कृतिको विरुद्ध रहिन्नो ।

अनुसूची - ५

(बुँदा ७.२ सँग सम्बन्धित करार सूचना पत्रको ढाँचा)

पाठीभरा याडवरक गाउँ कार्यपालिको कार्यालय

थेचम्बु ताप्लेजुड

प्रदेश नं. १ नेपाल

च.नं.

पाठीभरा याडवरक गाउँ कार्यपालिको कार्यालय

मिति:

प.सं.

ल्यत २०७३ वर्ष अद्यरात्रि २०२४

श्री .....

ठेगाना .....

पाठीभरा याडवरक गाउँ कार्यपालिको कार्यालय

विषय: करार सम्बन्धमा ।

तपाईंलाई मिति २०७.....।....।.... निर्णयानुसार सूचिकरण गरिए बमोजिम  
..... (पदको नाम वा काम) का लागि यसैसाथ संलग्न करार  
(सम्झौता) बमोजिम मिति २०७.....।....।.... देखि २०७.....।....।.... सम्म करारमा  
राखिएको हुँदा संलग्न कार्यशर्ते अनुरूप आफ्नो काम इमान्दारीपूर्वक र व्यवसायिक मूल्य मान्यता अनुरूप  
गर्नुहुन जानकारी गराइन्छ ।

साथै आफ्नो काम कर्तव्य पालना गर्दा यस गाउँपालिकाको कर्मचारीले पालना गर्नुपर्ने आचार  
संहिता र आचरणको समेत परिपालना हुन जानकारी गराइन्छ ।

.....  
प्रमुख प्रशासकीय अधिकृत

बोधार्थः

श्री आर्थिक प्रशासन शाखा: प्रमाणित हाजिर/Time Sheet सहितको प्रतिवेदनका आधारमा सम्झौता  
बमोजिमको रकम मासिक रूपमा उपलब्ध गराउनुहुन ।

श्री प्रशासन शाखा: हाजिरीको व्यवस्था हुन ।

श्री वडा कार्यालय, .....

गाउँकार्यपालिकाको कार्यालय ।